

Customer ID

A/C No.

The Manager,
श्री प्रबंधकम्,

Branch
शाखा

ACCOUNT OPENING FORM
खाता खोल्ने फारम

Photo
फोटो

Dear Sir/Madam
महाराज,

Please open in your book an account with undermentioned name.
कृपया तल उल्लिखित नाममा खाता खोल्नदिनु होला ।

Date
मिति

<input type="checkbox"/> Saving बचत	<input type="checkbox"/> Other अन्य <input type="text"/>	Account Type/खाताको किसिम	Account Currency/खाताको मुद्रा
		<input type="checkbox"/> Single एकल	<input type="checkbox"/> NPR ने. रुपैयाँ
		<input type="checkbox"/> Joint सम्पुक्त	<input type="checkbox"/> Other बिदेशी मुद्रा <input type="text"/>

Account Title/ खातामा उल्लेख हुने नाम

Father's Name/पुत्राको नाम

Grandfather's Name/ हजुरपुत्राको नाम

Spouse's Name/पति वा पत्नीको नाम

Date of birth/जन्म मिति

Marital status/विवाहिक स्थिति

Name of Employer/कार्यालयको नाम

Address of Employer/ कार्यालयको ठेगाना

Citizenship/Passport No.

नागरिकता / पासपोर्ट नं.

Date of Issue

जारी मिति

Place of Issue/जारी स्थान

Nationality/राष्ट्रियता

Account number of other account maintained at the Bank

ग्रीन डेभलपमेन्ट बैंकमा भएको बरो नामको अन्य बचत खाता नं

Account Title/खातामा उल्लेख हुने नाम

Father's Name/पुत्राको नाम

Grandfather's Name/ हजुरपुत्राको नाम

Spouse's Name/पति वा पत्नीको नाम

Date of birth/जन्म मिति

Marital status/विवाहिक स्थिति

Name of Employer/कार्यालयको नाम

Address of Employer/ कार्यालयको ठेगाना

Citizenship/Passport No.

नागरिकता / पासपोर्ट नं.

Date of Issue

जारी मिति

Place of Issue/जारी स्थान

Nationality/राष्ट्रियता

Account number of other account maintained at the Bank

ग्रीन डेभलपमेन्ट बैंकमा भएको बरो नामको अन्य बचत खाता नं

In case the applicant is minor/ नाबालकको हकमा

Name of guardian/ नाबालकको हकमा

Date of attaining majority/ बालिग हुने मिति Relationship/जाना

Address/ ठेगाना

Current Address/ हालको ठेगाना House No./ घर नं. Street/ टोल Ward no./ वडा नं.

Municipality/ VDC/नगरपालिका / गा.वि.स. District/ जिल्ला

Phone No./Residence Office Mobile

फोन नं. आवास कार्यालय मोबाइल

E-mail/ इमेल Phone

फोन नं.

Permanent Address/ स्थायी ठेगाना

Account Operation/खाता सञ्चालन

Single एकल
 Joint संयुक्त
 Special Instruction विशेष निर्देशन

Introduction/ परिचय

I/we confirm the identity, occupation and address of the applicant(s).
 निवेदक(हरू) को परिचय, पेशा र ठेगाना पुस्तक छ भनी प्रमाणित गर्दछु/ गर्दछौं।

Name

Account Number

Signature _____

Nominee/इच्छाएको व्यक्ति

I maintaining an account no. with Green Development Bank Ltd.

hereby nominate grandson/granddaughter of

son/daughter of whose date of birth is

and whose relationship with me is that of to receive any sum of amount which

may be due to me from Green Development Bank Limited in the event of my death. In the event of my death during the minority of the nominee, I appoint

grandson/granddaughter of son/daughter

of whose date of birth is and whose relationship with

me is that of to receive all amounts due to me on behalf of the nominee.

ग्रीन डेभलपमेन्ट बैंक लि मा मेरो नाउँमा रहेको यस बचती/बचत/मुद्रती खाता नं.

मा बाँकी रहेको सम्पूर्ण रकम मेरो सेवर्षण प्राप्त गर्न को नाति/नातिनी

को छोरा/छोरी मिति मा जन्म भएको र वर्तमान

माता भएको व्यक्तिलाई इच्छाएको अनुरोध गर्दछु। मैले इच्छाएको व्यक्ति नामात्मकै छोटा मेरो मृत्यु भएमा मेरो इच्छाएको व्यक्तिको

तर्फबाट को नाति/नातिनी को

छोरा/छोरी मिति मा जन्म भएको र वर्तमान माता

भएको सार्थ मेरो खातामा रहेको रकम कानून अमोर्जिय प्राप्त गर्न नियुक्त गर्दछु।

For Bank's use only/बैंकको प्रयोगको लागि मात्र

Account Opened Date	Signature	Documentation completed	Signature	Account Opening approved by Designation : Date :
Identification copies verified against originals	Signature	Introduction confirmed	Signature	

General Conditions Governing Account खाता सञ्चालन सम्बन्धी नियम

Terms and conditions शर्त र बन्देज

1. I/We hereby confirm that the information given in the application form is true and correct. (मै/हामी ले उपलब्ध गराएको बरखास्त कारममा उर्तिखित सूचना तथा जानकारी सत्य र ठीक छ भनी स्वीकार गर्दछु/छौ।)
2. The laws and regulations of Nepal and customs and procedures common to banks in Nepal will apply to and govern the conduct of accounts opened with the bank. (खाता सञ्चालन प्रचलित नेपाल कानून, नियम, निर्देशन तथा बैकबाट प्रचलन अन्तर्गत हुनेछ।)
3. The account holder can only withdraw sums from his/her/their account by means of cheques and other means of acceptable to the Bank for that particular account. (खातावालाको बैंकले उपलब्ध गराएको चेक तथा बैंकले प्रदान गरेको तथा बैंकलाई स्वीकार्य अन्य माध्यम प्रयोग गरी आफ्नो खाताबाट रकम फिर्ता गर्न सक्नेछ।)
4. Cheques should be fully signed as per the specimen signature (s) supplied to the bank and any alteration in the cheque must be authenticated by the drawer's full signature. (खाताबाट रकम फिर्ता प्रयोग गर्ने चेकमा दस्तखत नभूना काट्यामा जनाएको हस्ताक्षर अनुसारको हस्ताक्षर हुनुपर्नेछ र चेकमा कुनै फेरबदल भएको डाटागमा सोही अनुसार हस्ताक्षर गरेको हुनुपर्नेछ।)
5. Post dated, stale and mutilated cheques shall not be paid. Cheques bearing a date 6 months before the date of presentation are considered as stale cheques and future dated cheques are considered post dated cheques. (चेकको मिति ६ महिनाभन्दा अघिको र चेक प्रस्तुत गरिएको मितिभन्दा पछिको मिति उल्लेख गरिएको र अस्पष्ट चेकबाट रकम फिर्ता गर्ने छैन।)
6. Cheques/ATM/debit cards issued by the bank is the responsibility of account holder to keep them in safe custody at all times. The account holders should immediately notify the bank if such instruments are stolen or lost. The bank shall register a written instruction from the account holder to stop payment on account of any instrument issued. The bank shall not be liable for any loss due to payment on account on behalf of such stolen instrument. (बैंकले उपलब्ध गराएको चेक ए टिएएम, डेबिट कार्ड जुनसुकै पनि समयमा सुरक्षापूर्वक राख्नु खातावालाको कर्तव्य हो। उर्तिखित साधन हराए वा चोरी भएमा तुरुन्त बैंकलाई खबर गर्नुपर्नेछ जसको जानकारी प्राप्त भएपछि बैंकले खबर गरिएका साधनबाट रकम फिर्ता नगर्ने जसलाई उपलब्ध गराएको जानकारी अभिलेख गर्ने छ तर चोरीएको साधन प्रयोग गरी फिर्ता भएको रकम भने बैंक जवाफदेही हुनेछैन।)
7. The bank shall take due care to see that credit and debit entries are correctly recorded in accounts. In case of any error, the bank shall be withing its rights to make the correct adjusting entries without notice and recover any amount due form the account holders. The bank shall not be held liable for any damage or loss due to such errors. (खातावालाको खातामा रकम जम्मा भएको र फिर्ताको अभिलेख दुवैतर्फ गर्न बैंकले उर्तिखित सावधानी अपनाउनेछ तर रकम फिर्ताको जम्मा गरेको अभिलेख सत्य हुनु भएमा खातावालाको पूर्व सूचना बिना नै बैंकले अभिलेख सच्याउने दुरुन्त गर्न सक्नेछ। साथै खातावालाको बैंकलाई रकम बुझाउनु पर्ने भएमा बैंकले खातावालाको खाताबाट असुल-उचार गर्न सक्नेछ। यी कार्यबाट भएको हानी नोक्सानीप्रति बैंक जवाफदेही हुने छैन।)
8. Any change in address of account holders should be immediately communicated to the bank. The post office and other agents for delivery shall be considered agents of the account holders for all delivery of letters, remittance etc. and no responsibility shall be accepted by the bank for any loss due to delay or non delivery. (खातावालाको आफ्नो ठेगानामा कुनै परिवर्तन भएमा तुरुन्त बैंकलाई सूचित गर्नुपर्नेछ। खातावालालाई बुझाउनुपर्ने कुनै पत्र, तथा कागजत हस्ता वा अन्य माध्यमबाट पठाउनेछ र वरिरी पठाइएको कागजत पत्र खातावालाको हितले प्राप्त गरेमा वा प्राप्त नगरेमा हुने क्षतिप्रति बैंक जवाफदेही हुने छैन।)
9. In the absence of a contract to the contrary which may have been brought to the notice of the bank by all operators of the joint account, on death of one or more of them, the credit balance in any account in the name of two or more persons shall be payable equally to the survivors and lawfully appointed nominees or successors of the deceased. If there is a debit balance, the surviving operators and the successors of deceased account holder shall be jointly liable for repayment. (संयुक्त खाताको रकम बैंकलाई उपलब्ध गराइएको साभेदारहरूबीच अन्ध्या करार भएकोमा बाहेक कुनै साभेदारको मृत्यु भएमा खातामा रहेको रकममा सबै संयुक्त खातावालाहरूको बराबरीको दरले हक सामनेछ र यस्तो रकम मृत्यु भएका संयुक्त खातावालाको बैंकलाई इच्छाएको भए इच्छाएको व्यक्तिलाई र इच्छाएको रहेनछ वा इच्छाएको व्यक्तिको पनि मृत्यु भैसकेको रहेछ भने कानून बमोजिम रहेखावालाबाट भुक्तानी दिनुपर्नेछ र यदि खाताबाट खातामा रहेको भन्दा बढी रकम भुक्तानी भएको भए कानून बमोजिमको हकवालाको संयुक्त हकमा बैंकको रकम भुक्तानी गर्ने उत्तरदायी हुनेछ।)
10. The bank reserves the right to refuse to open or to close (without prior notice) any account which, in its opinion, is not being satisfactorily operated or for any other reasons whatsoever which shall not be incumbent on the bank to disclose to the account holders. (कसैको खाता खोल्न इच्छा नगर्ने र बन्द गर्ने (पूर्व सूचना बिना) अधिकार बैंकमा रहनेछ र यसको कारण उल्लेख गरिदिएन बैंक बाध्य हुनेछैन।)
11. The funds in an account would be considered by the bank to be security for all the obligations at the present or in future of the account holder to the bank and in the event of the dishonor of such obligations the bank is entitled to utilize such funds against the obligations of the account holder to the bank without notice to the account holder. (खातावालाको खातामा रहेको रकम खातावालाको बैकप्रतिको हस्त र अभियन्ता हुने उत्तरदायित्वका लागि सुरक्षण मानिनेछ र यस्ता उत्तरदायित्वहरूको पालना खातावालाको नगरेमा खातावालालाई सूचना नदिएन खातामा रहेको रकमबाट यस्ता उत्तरदायित्वहरूको पूर्ति गरिनेछ।)
12. Statements of account shall be provided on demand. Statements to the agents of account holders shall be provided only after obtaining authority from the authorized signatory/ies. A fee according to the banks prevalent schedule of charges shall be levied for each duplicate statement. Periodic statements of account shall be considered correct unless the bank receives a verified submission to the contrary in writing acceptable to the bank from the customer within 15 days form dispatch of statement. (खातावालाको अर्द्रोह गरे बमोजिम खाताको कारोबारको विवरण खातावालालाई उपलब्ध गराउनेछ। खातावालाको अधिकार प्राप्त गरेको व्यक्तिलाई खातावालाको स्वीकृति लिएर मात्र कारोबारको विवरण प्रदान गरिनेछ। खाताको विवरण एटाभन्दा बढी आवश्यक परेमा बैंकले समय-समयमा सोकोको शुल्क बिना उपलब्ध गराउनेछ। यस्तो विवरण उपलब्ध गराएको १५ दिनभित्र खातावालाको निश्चित रूपमा अन्ध्या नगरेमा विवरण सही भएको मानिनेछ।)
13. If there is no debit transaction in the account for the account for a year or above, the account shall be dormant. The account operators shall be required to be present in person and make a written request to the bank to activate the account. (एक वर्ष वा सोभन्दा बढी समयसम्म खाताबाट डेबिट कारोबार नभएमा खातावाला बैंकमा उपस्थित भई निश्चित रूपमा खाता सञ्चालनको लागि अर्द्रोह नगरेसम्म खाता सञ्चालन

हुनेछैन ।)

14. Closing requests along with the unused cheque book/ATM/Debit card provided by the bank in relation to the account has to be submitted to close the account. Account closing charge will be levied as per the bank prevailing schedule of charges. (खाता बन्द गर्ने परेमा उपलब्ध ब्याण्कोमोप्याचे बाकी चेकबुक, एटिएम कार्ड, डेबिट कार्ड संलग्न गरी लिखित रूपमा अनुरोध गर्नुपर्नेछ । खाता बन्द गर्ने शुल्क बैंकले समय-समयमा तोके बमोजिमको हुनेछ ।)
15. Account of illiterate person shall be opened at the discretion of bank. Such account holder(s) shall be required to be present in person to make withdrawals and shall have to apply his/her thumb impression on the cheques in the presence of the bank officials. (असिखित व्यक्तिको खाता खोल्ने सभ्योने अधिकार बैंकलाई हुनेछ । यस्तो खाताबाट रकम किनदा खातावाला स्वयं उपस्थित भई चेकमा बैंक अधिकारीको रोहबरमा औपचार्य छाप लगाउनु पर्नेछ ।)
16. Accounts maybe automatically closed if they carry a nil balance for more than six months their appears to be no reason for continue maintaining the same. (छ महिना भन्दा बढी समयसम्म खातामा कुनै रकम नरोक्ना मन्तः खाता बन्द गर्न सकिनेछ ।)
17. The bank shall not be held responsible for any shortfall/shortage not brought to the notice of the bank during cash withdrawal at the bank's counter. (खातावालाको बैंक काउण्टरबाट रकम निकाल्दा बैंकलाई जानकारी नभइकन घटी रकम भुक्तानी भएमा बैंक जवाफदेही हुने छैन ।)
18. The account shall be subject to commission and/or service charge(s) for the service availed from the bank as per the bank prevalent schedule of charge(s). (बैंक खाता सञ्चालन गरि बैंकबाट सेवा प्राप्त गर्दाबाट समय-समयमा तोके बमोजिमको सेवाशुल्क कमिसन बैंकले खाताबाट कटौत गरि लिने सक्नेछ ।)
19. If conflicting instructions are issued by any of the signatories, the bank may stop the operation of the account until the dispute is resolved to the satisfaction of the bank. The customer shall be the both jointly and severally liable for the payment of any charges together with interest thereon. (खाता सञ्चालकले बैंकलाई कुनै विवादित र अस्पष्ट निर्देशन दिएमा र बैंकलाई माध्य हुने गरि यस्ता विवाद वा अस्पष्टताको समाधान नभएमा बैंकले खाता सञ्चालन गर्न रोक सक्ने छ । यस सम्बन्धमा कुनै शुल्क लागेमा खातावालाहरू स्वयंस्फुट र सामुहिक रूपमा जिम्मेवार हुनेछन् ।)
20. In respect of accounts opened in the name of minors the bank shall be entitled to act on the instructions received from the guardian named on the account opening form until such time that the bank receive written information from the guardian or the minor him/her self after attaining sixteen years of age. (नाबालक खातावालाको नाममा खाता खोल्ने कारभारमा उल्लेखित संरक्षकले र नाबालक सोह्र वर्ष पुगेपछि निजले लिखित रूपमा अन्याथा निर्देशन दिएमा बाहेक खाता खोल्ने कारभारमा उल्लेखित निर्देशन अनुसार खाता सञ्चालन हुनेछ ।)
21. The bank shall have no liability or responsibility for loss or damage incurred to the account holder(s) in the event of any failure, interruptions or delayed in performance of any instruction resulting from breakdown, failure of malfunctioning of any system or from any circumstances resulting from acts of God whatsoever not reasonably under the bank's control. (प्रविधिक गडबडी वा दैवी विपत्ति आदिको कारणबाट खातावालाको कुनै निर्देशन पालना गर्न रोक भएमा वा गडबडी वा डिजलसुस्ती भएमा खातावालालाई पुग्न लाग्ने क्षति वा नोक्सानीका लागि बैंक जवाफदेही हुनेछैन ।)
22. The bank shall make endeavors to the preserve the secrecy of the account . Nevertheless the bank shall disclose any information as required by investigating or government authority , provided the bank believes it is obliged to release such information according to the law. (बैंकले खातावालाको कारोबारको गोपनीयता कायम राख्न शर्तका अपनाउनेछ तर सरकारी अधिकारीले छानविनको कसमा माग गरेकोमा वा कानून बमोजिम विवरण उपलब्ध गराउन यसले कुनै साध्न पर्ने छैन ।)
23. The bank shall not be liable for any loss resulting from dealing in the account in the event of an account holder's death unless and until the bank has received written information of any such event along with such document as required by the bank . (कुनै खातावालाको मृत्यु भएको कुरा आवश्यक कागजात सहित बैंकलाई जानकारी नगरेको अवस्थामा भएको कारोबारबाट खातावालालाई भएको हानी नोक्सानीका लागि बैंक जवाफदेही हुनेछैन ।)
24. Interest shall be calculated to the depositor's saving account as per the bank's policy as per nepali calendar and credited on a quarterly basis or as directed by NRB from time to time. Interest payment is subject to government tax. (खातावालाको बचत खातामा बैंकको नियम बमोजिम नेपाली पाचो अनुसार अर्धवार पाउना गरि तिमासिक रूपमा वा समय-समयमा प्राप्त नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार जम्मा गरिनेछ । वसती गणना भएको व्याजमा तोकिएको कटौती गरिनेछ ।)
25. The rate of interest payable on the account shall be published in a national daily from time to time and the rate is subject to change without prior notice. (बैंकले प्रदान गर्ने व्याजबाट समय-समयमा बैंकले कुनै एक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्ने छ । बैंकले यस्तो व्याजबाट खातावालालाई पुग्न सूचना बिना नै परिवर्तन पनि गर्न सक्नेछ ।)
26. The bank reserves the right to alert any or all terms and conditions specified above without prior notice and such altered or addition rules shall thereafter be immediately deemed to be binding on all account holders. (खातावालालाई पुग्न सूचना नदिकनै माथि उल्लेखित कुनै शर्त वा बन्देज परिवर्तन गर्ने अधिकार बैंकमा रहिनेछ । वसती परिवर्तन वा थप गरिएको शर्त तुरुन्त प्रचलनमा आएको मानिनेछ र खातावालालाई लागू हुनेछ ।)
 1. Your bank's condition for conduct of account have been read and I/we agree to abide by the rules. (खाता सञ्चालन सम्बन्धी बैंकको शर्त तथा निर्देशनहरू पढे बुझे । यी शर्त तथा निर्देशनको पालना गर्न स्वीकृत जनाउदछु छौं ।)
 2. I/we agree to comply with rules of the bank in force time to time regarding conduct of account and agree to abide by them . (बैंक खाता सञ्चालन सम्बन्धमा बैंकले समय-समयमा लागू गर्ने नीति तथा निर्देशनहरू म हामीसँगै माध्य हुने छन् ।)
 3. All required documents are enclosed herewith. (सबै आवश्यक कागजात यहीसाथ संलग्न छन् ।)

Applicant's/Authorized Signature

निवेदकको /अधिकारीक दस्तखत

Name:

नाम

Applicant's/Authorized Signature

निवेदकको /अधिकारीक दस्तखत

Name:

नाम